

# Dua'a for the Last Night of Sha'ban & First Night of Ramadan Month

اللَّهُمَّ إِنَّ هَذَا الشَّهْرَ الْمُبَارَكَ الَّذِي أُنْزِلَ  
فِيهِ الْقُرْآنُ

*Shaykh al-Tusiy has narrated on the authority of Harith  
ibn Mughirah al-Nadriy that Imam al-Sadiq (a.s) used to  
say the following supplication at the last night of  
Sha`ban and the first night of Ramadan:*

For any errors / comments please write to: [duas.org@gmail.com](mailto:duas.org@gmail.com)

Kindly recite Sūrat al-Fātiḥah for Marhumeen of all those who have worked towards making this small work possible.

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ ، محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کے اہل خانہ کو سلامت  
رکھے

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

*allahumma salli `ala muhammadin wa ali muhammad*

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

**In the Name of Allāh,  
the All-beneficent, the All-merciful.**

خدا کے نام سے (شروع کرتا ہوں) جو بڑا مہربان نہایت رحم  
والا ہے

अल्लाह के नाम से जो बड़ा कृपालु और अत्यन्त दयावान हैं।

*bi-smi llahi r-rahmani r-rahimi*

اللَّهُمَّ إِنَّ هَذَا الشَّهْرَ الْمُبَارَكَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ

**O Allah: verily, this blessed month, in which the  
Qur'an was revealed**

اے معبود! بے شک یہی وہ بابرکت مہینہ ہے کہ جس میں قرآن کریم  
نازل کیا گیا

ऐ माबूद! बेशक यहाँ वह बा'बरकत महीना है की जिस में कुरआन करीम नाज़िल किया  
गया

*allahumma inna hadha alshshahra almubaraka alladhy 'unzila fihi  
alqur'anu*

وَجُعِلَ هُدًى لِّلنَّاسِ وَبَيِّنَاتٍ مِّنَ الْهُدَىٰ وَالْفُرْقَانِ

and was made guidance for people and clear proofs of the guidance, and the Criterion (of right and wrong),

اور اسے انسانوں کا رہنما قرار دیا گیا کہ اس میں ہدایت کی دلیلیں اور حق و باطل کی تفریق ہے قرآن موجود ہے

और इसे इंसानों का राहनुमा करार दिया गया की इसमें हिदायत की दलीलें और और हक़ व बातिल की तफ़रीक़ है,

*wa ju`ila hudan lilnnasi wa bayynatin mina alhuda wal-furqani*

قَدْ حَضَرَ

has commenced

ہمیں اس کیلئے

کुरآن میں मौजूد ہے،

*qad hadara*

فَسَلِّمْنَا فِيهِ

**So, (please) keep us out of blemish during it,**

اسے ہمارے لیے

ہمیں इसके लिए इसे हमारे लिए सलामत रख

*fasallimna fihi*

وَسَلِّمُهُ لَنَا

and keep it sound for us,

سلامت رکھ

और इसको हम से आसानी

*wa sallimhu lana*

وَتَسَلَّمُهُ مِنَّا فِي يُسْرٍ مِّنكَ وَعَافِيَةٍ،

and receive it from us with means of easiness and  
good health from You

اور اس کو ہم سے آسانی و امن کے ساتھ لے

व अमन के साथ ले,

*wa tasallamhu minna fi yusrin minka wa `afiyatin*

يَا مَنْ أَخَذَ الْقَلِيلَ وَشَكَرَ الْكَثِيرَ

**O He Who has accepted the little (deed) and  
thanked for the much;**

اے وہ جو مؤخذہ کم اور قدردانی زیادہ کرتا ہے

ऐ वो जो मो'इखज़ाह काम और क़द्र'दानी ज़्यादा करता है

*ya man akhadha alqalila wa shakara alkathira*

اقْبَلْ مِنِّي الْيُسِيرَ.

**(please) accept from me the little (deed).**

مجھ سے یہ تھوڑا عمل قبول فرما

मुझ से यह थोड़ा अमल क़बूल फ़रमा,

*aqbal minny aliyasira*

اللَّهُمَّ إِنِّي أَسْأَلُكَ أَنْ

**O Allah: I beseech You to**

**اے معبود! میں سوال کرتا ہوں**

**ऐ माबूद! मैं सवाल करता हूँ तुझ से**

***allahumma inni asaluka an***

تَجْعَلْ لِي إِلَى كُلِّ خَيْرٍ سَبِيلًا،

**make for me a path to every decency,**

تجھ سے کہ میرے لیے نیکی کا ہر راستہ بنا

کی میرے لیے نیکی کا ہر راستا بنا

*taj`ala li ila kull khayrin sabilan*

وَمِنْ كُلِّ مَا لَا تُحِبُّ مَانِعاً

and to make for me a barrier against everything  
that You do not like

اور جو چیزیں تجھے ناپسند ہیں ان سے باز رکھ

और जो चीज़े तुझे ना'पसंद हैं इनसे बाज़ रख,

*wa min kulli ma la tuhibbu mani'an*

يَا أَرْحَمَ الرَّاحِمِينَ،

**O the most Merciful of all those who show mercy.**

اے سب سے زیادہ رحم کرنے والے

اے سب سے جّیادہ رھم کرنے والے،

*ya arhama alrrahimina*

يَا مَنْ عَفَا عَنِّي وَعَمَّا خَلَوْتُ بِهِ مِنَ السَّيِّئَاتِ ،

**O He Who has pardoned me and overlooked the misdeeds that I have committed secretly;**

اے وہ جس نے مجھے معاف کیا ان گناہوں پر جو میں نے تنہائی  
مینکیے

ऐ वह जिसने मुझे माफ़ किया इन गुनाहों पर जो मैंने तन्हाई में किये,

*ya man `afa `anni wa `amma khalawtu bihi mina alssayyi'ati*

يَا مَنْ لَمْ يُؤَاخِذْنِي بِأُتْرُكَابِ الْمَعَاصِي،

**O He Who has not punished me for my committing acts of disobedience to Him:**

اے وہ جس نے نافرمانیوں پر میری گرفت نہیں کی

ऐ वह जिस ने नाफ़रमानियों में मेरी गिरफ्त नहीं की,

*ya man lam yu`akhidhny biartikabi alma`asi*

عَفْوِكَ عَفْوِكَ عَفْوِكَ، يَا كَرِيمُ.

I seek Your pardon, I seek Your pardon, I seek  
Your pardon, O the All-generous.

معاف کر دے معاف کر دے معاف کر دے اے مہربان

माफ़ कर दे, माफ़ कर दे, माफ़ कर दे, ऐ मेहरबान,

*`afwaka `afwaka `afwaka ya karimu*

إِلَهِي وَعَظَّتَنِي فَلَمْ أَتَّعِظْ،

**O my God: You advised me, but I have not followed Your advice,**

اے معبود! تو نے مجھے نصیحت کی مینے پرواہ نہ کی

ऐ माबूद तूने मुझे नसीहत की, मैंने परवाह न की,

*ilahy wa `aztany falam atta`iz*

وَزَجَرْتَنِي عَنْ مَحَارِمِكَ فَلَمْ أَنْزَجِرْ،

and You rebuked me for violating that which You  
have deemed forbidden, but I have not stopped,

تو نے حرام کاموں سے روکا تو میں ان سے باز نہ آیا

तूने हराम कामों से रोका तो मैं बाज़ न आया,

*wa zajartany `an maharimika falam anzajir*

فَمَا عُذْرِي؟

**Now, what is my excuse?**

پس میرا کوئی عذر نہیں

बस मेरा कोई उज़्र नहीं

*fama `udhri*

فَاعْفُ عَنِّي يَا كَرِيمُ، عَفْوِكَ عَفْوِكَ.

So, (please) pardon me, O the All-generous; I seek  
Your pardon, I seek Your pardon!

تب بھی مجھے معاف فرما اے مہربان معاف کر دے معاف  
کر دے

تب بھی माफ़ फ़रमा, ऐ मेहरबान माफ़ कर दे माफ़ कर दे,

*fa`fu `anni ya karimu `afwaka `afwaka*

اللَّهُمَّ إِنِّي أَسْأَلُكَ

O Allah: I beseech You

اے معبود! میں مانگتا ہوں تجھ سے

ऐ माबूद, मैं माँगता हूँ तुझ से

*allahumma inni asaluka*

الرَّاحَةَ عِنْدَ الْمَوْتِ،

for rest at death,

موت کے وقت راحت

मौत के वक़्त राहत,

*alrrahata `inda almawti*

وَالْعَفْوُ عِنْدَ الْحِسَابِ،

and for pardon at calling to account.

حساب کتاب کے وقت درگزر،

حिसاب کيتاب کے وقت در گزر،

*wal-`afwa `inda alhisabi*

عَظْمَ الذَّنْبِ مِنْ عَبْدِكَ فَلْيَحْسُنِ التَّجَاوُزُ مِنْ  
عِنْدِكَ،

**Great is the sin of Your servant; so, let Your overlooking him be excellent.**

تیرے بندے کا گناہ بہت بڑا ہے پس تیری طرف سے بہترین درگزر  
ہونی چاہیے

तेरे बन्दे का गुनाह बहुत बड़ा है पस तेरी तरफ से दर गुज़र होनी चाहिए,

*`azuma aldhhdhanbu min `abdika faliyahsuni alttjauuzu min `indika*

يَا أَهْلَ التَّقْوَى وَيَا أَهْلَ الْمَغْفِرَةِ، عَفْوِكَ عَفْوِكَ.

O He Who is worthy of being feared and is worthy of forgiving; I seek Your pardon, I seek Your pardon.

اے تقویٰ کے مالک اور اے بخش دینے والے معاف کر دے معاف کر دے

ऐ तक्रवा का मालिक और ऐ बख्शीश देने वाले माफ़ कर दे माफ़ कर दे

*ya ahla altaqwa wa ya ahla almaghfirati `afwaka `afwaka*

اللَّهُمَّ إِنِّي عَبْدُكَ بِنُ أُمَّتِكَ

**I Allah: I am Your servant and the son of Your  
servant and Your she-servant,**

اے معبود! میں تیرا بندہ ہوں تیرے بندے اور تیری کنیز کا بیٹا ہوں

ऐ माबूद! मै तेरा बन्दा हूँ, तेरे बन्दे और तेरी कनीज़ का बेटा हूँ,

*allahumma inni `abduka ibnu `abdika ibnu amatika*

ضَعِيفٌ فَاقِرٌ إِلَى رَحْمَتِكَ،

and I am weak and in need for Your mercy;

کمزور ہوں تیری رحمت کا محتاج ہوں

कमज़ोर हूँ, तेरी रहमत का मुहताज हूँ,

*da`ifun faqirun ila rahmatika*

وَأَنْتَ مُنْزِلُ الْغِنَى وَالْبَرَكَاتِ عَلَى الْعِبَادِ،

and You are the Pourer of wealth and bless on the  
servants (of You),

اور تو اپنے بندوں پر ثروت و برکت نازل کرنے والا

और तू अपने बन्दे पर सरवत व बरकत नाज़िल करने वाला

*wa anta munzilu alghina wal-barakati `alaal`ibadi*

قَاهِرٌ مُّقْتَدِرٌ

and You are omnipotent and full of power;

زبردست بااختيار ہے

ज़बरदस्त बा'अख्तयार है,

*qahirun muqtadirun*

أَحْصَيْتَ أَعْمَالَهُمْ،

as You have recorded all their (i.e. Your servants)  
deeds,

تو ان کے اعمال کو شمار کرتا

तू इनके अमाल को शुमार करता

*ahsayta a`malahum*

وَقَسَمْتَ أَرْزَاقَهُمْ،

and You have decided the sustenance of each one  
them,

اور ان مینروزی بانٹتا ہے

और इनमें रोज़ी बाँटता है,

*wa qasamta arzaqahum*

وَجَعَلْتَهُمْ مُخْتَلِفَةً أَلْسِنَتُهُمْ وَأَلْوَانُهُمْ خَلْقًا مِنْ بَعْدِ  
خَلْقِي،

and You have made them of different languages  
and colors; in different stages of creation;

تو نے انہیں مختلف زبانوں اور رنگوں والے بنایا کہ ہر مخلوق  
کے بعد دوسری مخلوق ہے

تو نے انہیں مختلف زبانوں اور رنگوں والے بنایا کی ہر مخلوق کے بعد دوسری  
مخلوق ہے،

*wa ja`altahum mukhtalifatan alsinatuhum wa alwanuhum khalqan min  
ba`di khalqin*

وَلَا يَعْلَمُ الْعِبَادُ عِلْمَكَ،

**Your servants can never attain Your knowledge,**

بندے تیرے علم کو نہیں جانتے

बन्दे तेरे इल्म को नहीं जानते

*wa la ya`lamu al`ibadu `ilmaka*

وَلَا يَقْدِرُ الْعِبَادُ قَدْرَكَ،

and Your servants can never recognize the real  
estimate that is due to You

اور نہ ہی بندے تیری قدرت کا اندازہ کر سکتے ہیں

और न ही बन्दे तेरी कुदरत का अन्दाज़ा कर सकते है,

*wa la yaqdiru al`ibadu qadraka*

وَكُلُّنَا فَقِيرٌ إِلَى رَحْمَتِكَ،

and all of us are needy for Your mercy;

ہم سب تیری رحمت کے محتاج ہیں

हम सब तेरी रहमत के मुहताज हैं,

*wa kullna faqirun ila rahmatika*

فَلَا تَصْرِفْ عَنِّي وَجْهَكَ،

So, (please) do not turn Your Face away from me,

پس ہم سے اپنی توجہ ہرگز نہ ہٹا

पास हमसे अपनी तवज्जह हरगिज़ न हटा,

*fala tasrif `anni wajhaka*

وَاجْعَلْنِي مِنْ صَالِحِي خَلْقِكَ فِي الْعَمَلِ وَالْأَمَلِ  
وَالْقَضَاءِ وَالْقَدْرِ.

and include me with the virtuous creatures of You  
in deeds, hopes, and Your decisions (for me).

مجھے عمل آرزو قسمت اور مقدر کے اعتبار سے اپنے صالح  
و نیکوکار بندوں میں سے قرار دے

मुझे अमल, आरज़ू, क़िस्मत और मुक़द्दर के ऐतबार से अपने सालेह व नेकोकार बन्दों  
में करार दे,

*waj`alny min salihy khalqika fi al`amali wal-amali wal-qada'i wal-qadari*

اللَّهُمَّ أَبْقِنِي خَيْرَ الْبَقَاءِ،

**O Allah: (please) keep me alive in the best manner  
of living,**

اے معبود! مجھے زندہ رکھ بہتر زندگی میں

ऐ माबूद! मुझे ज़िन्दा रख बेहतर ज़िन्दगी में

*allahumma abqiny khayra albaqa'i*

وَأَفْنِي خَيْرَ الْفَنَاءِ عَلَى مُوَالَاةِ أَوْلِيَاءِكَ،

and decide for me to die in the best manner of  
death keeping loyal to Your representatives,

اور موت دے تو بہترین موت دے جو تیرے دوستوں کی دوستی

और मौत दे तो बेहतरीन मौत दे जो तेरे दोस्तों की दोस्ती

*wa afniny khayra alfana'i `ala muwalati awliya'ika*

وَمُعَادَاةِ أَعْدَائِكَ

and incurring the enmity of Your enemies,

اور تیرے دشمنوں سے دشمنی میں ہو

और तेरे दुश्मनों की दुश्मनी में हो,

*wa mu`adati a`da'ika*

وَالرَّغْبَةَ إِلَيْكَ، وَالرَّهْبَةَ مِنْكَ،

and keeping desiring for You and fearing from  
You,

نیز میری موت و حیات تیری رغبت،

निज़ मेरी मौत व हयात तेरी रगबत, तुझ से खौफ,

*wal-rraghbati ilayka wal-rrahbati minka*

وَالْخُشُوعِ وَالْوَفَاءِ وَالتَّسْلِيمِ لَكَ،

and submission, faithfulness, and compliance  
with You,

تجھ سے خوف تیرے سامنے عاجزی وفاداری

तेरे सामने आजज़ी, वफ़ादारी, तेरा हुक्म मानने

*wal-khushu`i wal-wafa'i wal-ttaslimi laka*

وَالْتَّصْدِيقِ بِكِتَابِكَ،

and keeping belief in Your Book

تیرا حکم ماننے تیری کتاب کو سچی جاننے

तेरी किताब को सच्ची जानने

*wal-ttasdiqi bikitabika*

وَإِتِّبَاعِ سُنَّةِ رَسُولِكَ.

and following Your Prophet's instructions.

اور تیرے رسول (ص) کی سنت کی پیروی میں ہو

और तेरे रसूल की सुन्नत की पैरवी में हो,

*wattiba`i sunnati rasulika*

اللَّهُمَّ مَا كَانَ فِي قَلْبِي

**O Allah: as for whatever I bear in my heart,**

اے معبود! میرے دل میں جو بھی

ऐ माबूद! मेरे दिल में जो भी

*allahumma ma kana fi qalby*

مِنْ شَكٍّ أَوْ رَيْبَةٍ

including suspicion or doubt

شك يا گمان

शक या गुमान

*min shakkin aw ribatin*

أَوْ جُحُودٍ أَوْ قُنُوطٍ

or denial or despair

یا ضدیت یا نا امیدی

या ज़िद्दीयत या ना'उम्मीदी

*aw juhudin aw qunutin*

أَوْ فَرَحٍ أَوْ بَذْخٍ أَوْ بَطْرِ

or (excessive) joy or lavish expenditure or  
recklessness

یا سرمستی یا تکبر یا بے فکری

یا سرمستی یا تکبر یا بے فکری،

*aw farahin aw badhakhin aw batarin*

أَوْ خِيْلَاءَ أَوْ رِيَاءٍ أَوْ سُمْعَةٍ

or pride or arrogance or ostentation

یا خود خواہی یا ریاکاری یا شہرت طلبی

یا खुद'ख्वाही, या रयाकारी, या शोहरत तलबी

*aw khuyala'a aw rya'in aw sum`atin*

أَوْ شِقَاقٍ أَوْ نِفَاقٍ

or discord or hypocrisy

یا سنگدلی یا دورنگی

یا संगदिली या दोरंगी

*aw shiqaqin aw nifaqin*

أَوْ كُفْرٍ أَوْ فُسُوقٍ أَوْ عِصْيَانٍ

**or unbelief or licentiousness or disobedience**

يا كُفْر يا بد عملی یا نا فرمانی

يا يا کفر يا بد'اُم्ली يا نا فرمانی

*aw kufrin aw fusuqin aw `isyanin*

أَوْ عَظَمَةٍ أَوْ شَيْءٍ لَا تُحِبُّ،

or conceit or anything else that You do not like;

یا گھمنڈ یا تیری کوئی نا پسندیدہ بات ہے

یا घमंड या तेरी कोई ना'पसंददीदा बात है

*aw `azamatin aw shay'in la tuhibbu*

فَأَسْأَلُكَ يَا رَبِّ أَنْ تُبَدِّلَنِي مَكَانَهُ إِيمَانًا بِوَعْدِكَ،

**I thus beseech You, O my Lord, to substitute all  
that with belief in Your promise**

تو تجھ سے سوال کرتا ہونا ہے پروردگار کہ ان برائیوں کو مٹا کر  
ان کی جگہ میرے دل میں اپنے وعدے پر یقین

تو तुझ से सवाल करता हूँ ऐ परवरदिगार की इन बुराइयों को मिटा कर इनकी जगह  
मेरे दिल में अपने वादे पर यकीन,

*fasaluka ya rabbi an tubaddlany makanahu 'imanan biwa`dika*

وَوَفَاءً بِعَهْدِكَ،

and fulfilling of my covenant to You

اپنے عہد سے وفا

अपने अहद से वफ़ा,

*wa wafa'an bi`ahdika*

وَرِضًا بِقَضَائِكَ،

and satisfaction with what You decide for me

اپنے فیصلے پر رضامندی

अपने फैसले पर रज़ामंदी

*wa ridan biqada'ika*

وَزُهْدًا فِي الدُّنْيَا،

**and indifference to the worldly pleasures**

دنیا سے بے رغبتی

دُنْیَا سے بے'رغابتی

*wa zuhdan fi alddunya*

وَرَغْبَةً فِيمَا عِنْدَكَ،

and desire for that which You have

اور جو کچھ تیرے ہاں ہے اس میں رغبت

और जो कुछ तेरे यहां है

*wa raghbatan fima `indaka*

وَأَثَرَةً وَطَمَإْنِينَةً وَتَوْبَةً نَّصُوحًا،

and altruism and tranquility and sincere  
repentance;

اپنے در پر حاضری دلجمعی اور سچی توبہ کی توفیق دے

इसमें रग़बत अपने दर पर हाज़री दिल जमई और सच्ची तौबा की तौफ़ीक़ दे

*wa atharatan wa tumaninatan wa tawbatan nasuhan*

أَسْأَلُكَ ذِيكَ يَا رَبَّ الْعَالَمِينَ.

**I beseech You for all that, O the Lord of the  
worlds.**

میں تجھ سے یہی چاہتا ہوں اے جہانوں کے پالنے والے

میں توझ سے یہی چاہتا ہوں اے جہانوں کے پالنے والے،

*asaluka dhalika ya rabba al`alamina*

إِلَهِي أَنْتَ مِنْ حِلْمِكَ تُعْصَى فَكَأَنَّكَ لَمْ تُرْ،

**O my God: because You are so forbearing, You are disobeyed as if You are not present,**

**میرے معبود! تیری نرم خوئی کی وجہ سے تیری نافرمانی کی جاتی ہے**

**मेरे माबूद!तेरी नरम खुई की वजह से तेरी नाफ़रमानी की जाती है**

***ilahy anta min hilmika tu`sa faka-annaka lam tura***

وَمِنْ كَرَمِكَ وَجُودِكَ تُطَاعُ فَكَأَنَّكَ لَمْ تُعْصَ،

and because You are so generous and  
magnanimous, You are obeyed as if You have  
not been disobeyed at all

اور تیری عطا و بخشش سے تیری اطاعت کی جاتی ہے گویا  
تیری نافرمانی نہیں ہوتی

और तेरी अता व बखशीश से तेरी इताअत की जाती है गोया तेरी नाफ़रमानी नहीं होती

*wa min karamika wa judika tuta`u faka-annaka lam tu`sa*

وَأَنَا وَمَنْ لَمْ يَعْصِكَ سَكَّانُ أَرْضِكَ

**Both those who have not disobeyed You and I are  
the inhabitants of Your lands;**

میرے جیسا نافرمان اور جو تیری نافرمانی نہیں کرتے تیری ہی زمین پر  
رہتے ہیں

मेरे जैसा नाफ़रमान और जो तेरी नाफ़रमानी नहीं करते तेरी ही ज़मीन पर रहते  
हैं

*wa ana wa man lam ya`sika sukkanu ardika*

فَكُنْ عَلَيْنَا بِالْفَضْلِ جَوَاداً،

**So, (please) confer magnanimously upon us with  
Your favors**

پس ہمارے لیے اپنے فضل سے بہت عطا کرنے والا

پس ہمارے لیے اپنے فضل سے بہت اطا کرنے والا

*fakun `alaina bilfadli jawadan*

وَبِالْخَيْرِ عَوَّاداً،

and always refer to us with Your goodness

اور بھلائی پر بھلائی کرنیوالا ہو جا

और भलाई पर भलाई करने वाला हो जा,

*wa bilkhayri `awwadan*

يَا أَرْحَمَ الرَّاحِمِينَ،

**O the most Merciful of all those who show mercy.**

اے سب سے زیادہ رحم کرنے والے

اے سب سے زیادہ رحم کرنے والے خدا

*ya arhama alrrahimina*

وَصَلَّى اللّٰهُ عَلٰى مُحَمَّدٍ وَّآلِهِ صَلَاةً دَائِمَةً

**May Allah bless Muhammad and his Household  
with endless blessings**

خدا کی حضرت محمد(ص) اور ان کی آل(ع) پر رحمت ہو ہمیشہ ہمیشہ  
کی

की हज़रत मोहम्मद और इन की आल (अ:स) पर रहमत हो हमेशा हमेशा की रहमत

*wa salla allahu `ala muhammadin wa alihi salatan da'imatan*

لَا تُحْصَى وَلَا تُعَدُّ وَلَا يُقَدَّرُ قَدْرَهَا غَيْرُكَ

that are innumerable, uncountable, and none can  
do it save You,

رحمت جسے نہ جمع کیا جاسکے نہ شمار کیا جاسکے اور تیرے سوا  
کوئی اسکا اندازہ نہیں کر سکتا

जिसे न जमा किया जा सके न शुमार किया जा सके और तेरे सिवा कोई इसका अंदाज़ा  
नहीं कर सकता,

*la tuhsa wa la tu`add wa la yaqdiru qadrahaghayruka*

يَا أَرْحَمَ الرَّاحِمِينَ.

**O the most Merciful of all those who show mercy.**

اے سب سے بڑھ کر رحم کرنیوالے۔

ऐ सब से बढ़ कर रहम करने वाले

*ya arhama alrrahimina*

اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَآلِ مُحَمَّدٍ

**O' Allāh send Your blessings on Muhammad  
and the family of Muhammad.**

اے اللہ ، محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کے اہل خانہ کو سلامت  
رکھے

ऐ अल्लाह मुहम्मद और आले मुहम्मद पर अपनी सलामती रख

*allahumma salli `ala muhammadin wa ali muhammadin*

Dua'a for the Last Night of Sha'ban & First Night of Ramadan Month.

**Please recite  
Sūrat al-Fātiḥah  
for  
ALL MARHUMEEN**

**DUAS.ORG**

For any errors / comments please write to: [duas.org@gmail.com](mailto:duas.org@gmail.com)  
Kindly recite Sūrat al-Fātiḥah for Marhumeen of all those who have worked towards making this small work possible.